

२ (क). श्री मदनकृष्ण श्रेष्ठ

/मंवत् २०४७ साल आश्विन ५ गतेका दिन आयोजित समारोहमा 'श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देश-विदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत 'मह' जोडीलाई प्रदान गरिएको संवत् २०४६ सालको पुरस्कार 'जगदम्बा-श्री' ग्रहण गरेपछि 'मह' जोडीमध्येका एक व्यक्तित्व श्री मदनकृष्ण श्रेष्ठले व्यक्त गर्नुभएको उद्गार। यो उद्गार 'नेपाली' ट्रैमासिक अड्डे १२४ बाट उद्धृत गरिएको हो ।)

आदरणीय सभापतिज्यु आदरणीय हाश्चा अग्रज साहित्यकार र प्राञ्ज दातु-भाइ भनू या काका-बाउ-बाजे के भनू र उपस्थित सबै महिला तथा सञ्जनवृन्दहस्मा हाश्चो सर्वप्रथम नमस्कार छ ।

आज हाश्चो एउटा टेलिफिल्म सुटिङ हुई थियो र यो सकेसम्म फूलपातीकै दिन या २/४ दिनभित्रै देखाउने सुर कसै थियौ । त्यसकारण यहाँ आउन एकैदिन ढीला पनि भा थियो । जे होस् हाश्चो त्वो भाग कसैले लिदिदैन भनेर हामी दुख्क थियौ । अब हामीले केही बोलेर यहाहिरु समझ सुनाउनुपर्नेछ । त्यसमध्येमा यसरी हामीले ऐलेसम्म जति पनि कार्यक्रम देखाउदै आएका थाँ, त्यसमा हामीले लेख्नुपर्दा एउटै कलमले लेख्दौ । तर त्यो कलममा दुवैजनाको मसी हुन्दू । त्यसै यसमा पनि जुन मुख्ले बोले पनि आवाज दुवै जनाकै हुन्दू । यहाहिरुलाई किल्यर गराउन चाहन्दौ । यहाँ ऐले प्रधानमन्त्रीज्यू त हुनुहुन्न तर उहाको कान.....^५ यो सिलसिलामा एउटा कुरा सुनाउनु बेश होला । हाश्चो एउटा 'जोक' छ । जहिले पनि कार्यक्रममा सुनाउदा खेरि कहिले म सुनाउद्दु, कहिले मेरो साथी हरिवशाली सुनाउनुहुन्दू । त्यो 'जोक' के भने देखिन- एउटा स्कूलमा एउटा शिक्षकले 'टेन्स' पढाउदै थियो रे । केही विद्यार्थीहरुलाई पढाइरहेदा खेरिल टेन्स केलाई भन्दू याहा छ, हैन त, याहा थ सर । के? याहा थैन सर । ल सुन । टेन्स भनेको के भन्देकिन् । टेन्समा जम्मा ३ किसिमको टेन्स हुन्दू । जसै पास्ट टेन्स, प्रेजेन्ट टेन्स, फिउचर टेन्स । पास्ट टेन्स

^५ त्यसब्दत तत्कालीन प्रधानमन्त्री भी कृष्णप्रसाद भट्टार्ह दरबार जानुपर्ने भर्खाट पुरस्कार समर्पण पछि समारोहस्थलबाट गडाउनुभएको थियो ।

भनेको के हो त ? प्रधानमन्त्री श्री मरिचमान सिंह पास्ट टेन्स । प्रधानमन्त्री श्री सूर्यबहादुर थापा पास्ट टेन्स । प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराई प्रेजेन्ट टेन्स र प्रधानमन्त्री श्री मदनकृष्ण फिउचर टेन्स । हरिवंशजीले सुनाउंडाखेरि यो कुरालाई प्रधानमन्त्री श्री हरिवंश आचार्य फिउचर टेन्स भन्दू भनेदेखि मैले सुनाउंडाखेरि प्रधानमन्त्री श्री मदनकृष्ण श्रेष्ठ फिउचर टेन्स भन्दू । त्यसकारण फिउचर टेन्समा जो बसे पनि फरक पर्दैन, खाली सिटमा । अब म यो हामीले केही लेखेको कुरा सुनाउन चाहन्दू । यसमा हामीले के लेखका छौं :-

अध्यक्ष महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू प्राञ्जिक विद्वान्हरू र उपस्थित महिला तथा सञ्जन वृन्द !

हामी दुई जना अलगअलग बाबुआमाबाट जन्मेका साथ्ये दुई दाजुभाइ हैं, (नपत्याए हर्नुस फरकफरक अनुहार हाम्रो) अथवा फरकफरक अनुहार भएका जुम्ल्याहा दाजुभाइ हैं । अनुहार हाम्रो भिन्नाभिन्नै भए पनि सिद्धान्तचाहिँ एउटै छ । हामी डेढ-दुई दशक अगाडिदेखि नेपाली हास्यव्यङ्गको क्षेत्रमा हिँड्ने प्रयास गर्दै आइरहेका छौं र हामी संयुक्त भएर हिँड्न थालेको आज एक दशक पूरा भएको छ । आजभन्दा दस वर्षअगाडि नेपाल राष्ट्र बैंकको रजत-जयन्ती समारोहमा हामीले हाम्रो पहिलो संयुक्त कार्यक्रम प्रदर्शन गरेका थियौं । उक्त कार्यक्रममा हामी दुई जनालाई बोलाएर संयुक्त भई एउटै कार्यक्रम गर्न बाध्य गराउने राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृत एवं वरिष्ठ गायक कलाकार रुबी जोशीप्रति कृतज्ञ छौं ।

नेपाली कलाको क्षेत्रमा हामीले हास्यव्यङ्गरथलाई अपनाएका छौं र हास्यव्यङ्गरको क्षेत्रमा पनि राजनीतिक व्यङ्गरथलाई बढी जोड दिए आएका छौं । व्यङ्गर करैको लागि भीठो हुन्दू भने कसैको लागि नमीठो कलविख जस्तो लाग्नु स्वाभाविकै हो । त्यसले गर्दा पञ्चायती शासनकालमा राजनीतिक जोकरकहरूको दृष्टिमा हामीलाई पनि जोकर मात्र मूल्याङ्कन गरिएको थियो, तर प्रजातन्त्रको उदय हुनासाथै, नेपालका स्वर समाद नारायणगोपाल जस्ता व्यक्तिलाई विश्वसित गरिएको पुरस्कार हामीले पाउने मौका पायौं र यो क्षणलाई आफ्नो पदोन्नति भएको महसुस हामीले गरेका छौं ।

पहिलेपहिले हामीलाई करैले पुरस्कार देला कि भन्ने डर लाग्दथ्यो कारण ती पुरस्कार प्रशस्त कमिसन र धूस थापेको अपवित्र मान्देको हातबाट थान्नुपर्ने वातावरण थियो । तर आज त्यो रिप्टिको अन्त्य भएको छ र एक पैसा पनि कमिसन र धूसको स्पमा नथापेको चोखो हातबाट पुरस्कार पाउने मौका हामीले पाएका छौं र भविष्यमा पनि पुरस्कार दिने हातहरू चोखो नै रहिरहनेछन् भन्ने कुराको हामी आशा गर्दछौं । ऐसे त प्रधानमन्त्रीज्यू हुनुहुन्न । जसको हातबाट थापेका थियौं पुरस्कार । यहाँ ऐसे प्रधानमन्त्रीज्यूको आखा, कान यहाँ छ भनेर समिक्षराखेका छौं । निरद्धकुश शासनको अन्त्य प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली गर्नको लागि सम्पन्न

भएको जनआन्दोलनमा देशका सम्पूर्ण वर्गहरू अगाडि बढेको र वैदिक वर्गले पहिले देखि नै आ-आफ्नो कलमको माध्यमबाट प्रजातन्त्रको लागि आन्दोलन गर्दै आएका थिए । तर कलमको भाषा बन्दुकले नबुझ्ने भएकोले साहित्यकज्जगत्, कलाकारजगतले आ-आफ्नो कलमलाई घरमै थन्क्याई मुखमा कालो पट्टी बाँधी सडकमा उत्तरे बेला आयो । त्यसको लागि साहित्यकार रमेश विकल, आनन्ददेव भट्ट, अशोष मल्ल र अरु थुपै साहित्यकारसंग गोप्य छलफल गरी साहित्यकार तथा विद्वानहरूको घरघरमा गई कार्यक्रमको विषयमा अवगत गरायौं । त्यसब्यत किंतु विद्वानहरू तर्सेर नआउने कुरा जनाउनुभयो भने किंतु साहित्यकार, कलाकारहरूको आउन नसक्ने आ-आफ्नो वाध्यता पनि थियो । तर कमलमणि दीक्षित, सत्यमोहन जोशी, कृष्णचन्द्र सिंह प्रधान, प्रेमवहादुर कंशाकार, दुर्गालाल श्रेष्ठ, युद्धप्रसाद मिश्र, डाक्टर धुवचन्द्र गौतम जस्ता वरिष्ठ साहित्यकारहरूले सहर्ष सहमति जनाइदिनुभएर कार्यक्रममा सक्रियता देखाउनुभएबाट उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो । तर सो कार्यक्रमको प्रस्ताव राख्दा नाक खुम्च्याउने व्यक्तिहरू प्रजातान्त्रिक सरकारमा सक्रिय भएर हिँडिरहको देखा हामीलाई सबकली प्रहसन गरेको अनुभव भैरेको छ ! अहिले आएर सझीत नाटक एकेडेमीको पनि आवाज उठिरहेको छ, विदेशी संस्कृतिको अतिक्रमण रोकेर नेपाली भाषा, नेपाली कला र नेपाली संस्कृति उत्थानको लागि त्यो सझीत, नाटक तथा लिलित कला एकेडेमीको अति आवश्यकता भएको कुरा प्रधानमन्त्रीज्यूमा हामी पनि अवगत गराउँदूँ । तर यसको स्थापना भएपछि कुलपति तथा उपकुलपति बन्न आजैदेखि नै पञ्चायती शासनकालमा चाकीचाप्सुनी गर्ने भजन मण्डलीहरू प्रजातन्त्रवादी भएर सक्रिय हुन थालिसकेका छन् । त्यस्ता कलाकारहरूले नेपाली भाषाको र संस्कृतिको विकास गर्नुको सङ्ग आफ्ने स्वार्थको विकास गर्ने कुरा हामीले भोगिसकेका छौं । यसको लागि हामीभन्दा त्यस्ता सझधर्मसंस्था गठन गर्ने गठकहरूले सावधानी हुनु जरुरी छ । अब वाँकी म हरिवंशज्यूलाई पढेर सुनाउन अनुरोध गर्दछु ।

४४४

२ (ख) श्री हरिवंश आचार्य

[संवत् २०४७ साल आश्विन ५ गतेका दिन आयोजित समरोहमा माथि प्रकरणमा उल्लेख भएको कार्य गरेबापत 'मह' जोडीलाई प्रदान गरिएको सबृत् २०४६ सालको पुरस्कार 'जगदम्बा-श्री' ग्रहण गरेपछि 'मह' जोडीका अर्का व्यक्तित्व श्री हरिवंश आचार्यले व्यक्त गर्नु भएको उद्गार। यो उद्गार 'नेपाली' ट्रैमासिक अङ्ग १२४ बाट उद्धृत गरिएको हो।]

आदरणीय सभापतिज्यू आदरणीय हाम्रा अग्रज साहित्यकार र प्राची दानु-भाइ भन्नू या काका-बाउ-बाजे के भन्नू र उपस्थित सबै महिला तथा सज्जनवृन्दहरूमा हाम्रो सर्वप्रथम नमस्कार छ !

करिब एक वर्षअगाडिको कुरो हो नेपाली चलचित्र महोत्सव गर्नेबारेमा मिटिड भयो, हामीले त्यस मिटिडमा संसारको कुनै पनि भागबाट चाहे अफिकाबाट बनोस, चाहे रसबाट, चाहे नेपालबाट बनोस, शुद्ध नेपाली भाषा र नेपालभित्रका भाषामा बनेका चलचित्रहरूलाई महोत्सवमा समावेश गर्नुपर्दछ भन्ने कुरा उठाएका थिएँ। तर त्यस कुराको झडै आधी जति सहभागीहरूले विरोध गरे। तर हामी अङ्ग भन्दौ नेपालभित्रका भाषा र नेपाली संस्कृतिको उत्थान गर्ने हो भने सिमाना राखी सङ्घकाचित भएर काम गर्नुहुँदैन र संसारको कैनै पनि भागमा कुनै व्यक्ति वा सङ्घसंस्थाले गरेको नेपाली भाषाको कदर गर्नुपर्दछ। दार्जिलिङ्ग सिद्धिकम, आसाम, देहरादुन, भुटान आदि जहाँका भए पनि कलाकार, साहित्यकारहरूले नेपालीमा गरेको योगदानको कदर गर्ने यस मदन पुरस्कार गुटीको नियममा प्रावधान रहेछ भन्ने बुझ्दा खुसी लागेको छ। त्यसैले 'जगदम्बा-श्री' पुरस्कारको दृष्टि त्यता पनि भविष्यमा पुन्ने छ भन्ने हामीले आशा लिएका छौं।

भनिन्द्र भन हुनेसँग धन हुँदैन धन हुनेसँग भन हुँदैन तर स्वर्गबासी रानी जगदम्बासँग भन र धन दुवै भएको कारणले गर्दा भदन पुरस्कार गुटीको स्थापना भयो, र भदन पुरस्कार गुटीबाट भनोनित भई मेडिकल कलेजमा करित विद्यार्थीहरूले पदने भौका पाइरहेका छन् भने यस गुटीका पुरस्कारहरूबाट धैर

साहित्यिक विद्वान् कलाकारहरूको मनोवल बढन गई नेपाली भाषा र संस्कृतिमा वृद्धि हुई गएको छ ।

आजको यस समारोहमा स्वर्गवासी रानी जगदम्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं र गुठीका सचिव कमलमणि दीक्षितज्यूलगायत गुठीका सम्पूर्ण गुठीयारहस्यमा हार्दिक आभार व्यक्त गर्दछौं र यस पुरस्कारबाट सम्मानित हुने मौका पाएर चम्सुर र पालुइगो जस्ता हामी दुई जना यस क्षेत्रमा अङ अगि बढने प्रण गर्दछौं ।

■ ■ ■